

## श्री वादिराजयति विरचित सुंदरकांड

ऐष्टु साहसवंत नीने बलवंत । इष्टदायक भळि भळिरे हनुमंत ॥  
अट्टत खळरनु मेट्टि सीळुतलि । कुट्टि चंडाडिद धिट्ट नीनहुदो ॥ ५ ॥

रामरप्पणैयिंद शरधिय धाटि । आ महा असुरेय सीळि बिसाटि ।  
स्वामि कार्यवनुकूलदि योचिसि । प्रेमदि नडेदनु आरेले साटि ॥ १ ॥

दूरदिंदसुरन पुरवन्ने नोडि । मनदि श्रीरामर स्मरणेया माडि ।  
हारुत हरुषदि वरसिलंकिणियनु । वारिज मुखियळ कंडु माताडि ॥ २ ॥

रामर क्षेमव रमणिगे पेळि । तामस माडदे मुट्टिकेय नीडि ।  
भूमिजे जानकि कुरुडु नीडलाग । आ महावनदोळु फलगळ बेडि ॥ ३ ॥

कण्णिगे बेकाद हण्णु सविदु । हण्णिन नेवदलि असुरर बडिदु ।  
टण्णने टण्णने हारि नेगेदाडुत । बण्णिसि असुरर बलवनु मुरिदु ॥ ४ ॥

शृंगार वनदल्लिद राक्षसर अंगवनळिसिद्यो अतिशय शूरा ।  
नुंगि अस्त्रवनु अक्षय कुवरन । भंगिसि बिसुटिद्यो बंद रक्कसरा ॥ ५ ॥

दूर पेळुवरेल्ल रावणनोडने । चीरुत करेसिद इंद्रजितुवन्ने ।  
चोर कपियनु हिडिदुता ऐन्नुत । शूरर कळिसिद निजसुतरोडने ॥ ६ ॥

पिडिदनु इंद्रजितु कडुकोपदिंद । हेडेमुरिगे कट्टिद ब्रह्मास्त्रदिंद ।  
गुडुगुडु गुट्टुत किडिकिडियागुत । नडेदनु लंकेय ओडेयनिदल्लिगे ॥ ७ ॥

कंड रावणनु उदंड कपियन्ने । मंडेय तूगुत मातनाडिसिद ।  
भंडु माडदे बिडे नोडु कपियने । कंडु दुरदुरने नडेदनाग ॥ ८ ॥

## श्री वादिराजयति विरचित सुंदरकांड

छलव्याको निनगिष्टुऐलवोकोडगने । नेलेयावद्हेळो निन्नोडेयन हेसरने ।  
बलवंत रामर बंट बंदिहेनो । हलवु मात्याको हनुमने नानु ॥ ९ ॥

बड रावणने निन्न बडिदु हाकुवेनु । ऐन्नोडेयनप्पणैयिल्लेंदु ताळिदेनु ।  
पुडिमाडुवे फुल्ल रक्कसने । तोडेवेनु निन्नपणैय अक्षरव ॥ १० ॥

निन्नंत दूतरु रामर बळिगे । इन्नेष्टु मंदिगळुंटु हेळो नीत्वरिया ।  
नन्नंत दूतरु निन्नंत प्रैतरु इन्नूरु कोटि केळरिया ॥ ११ ॥

कडुकोपदिंदलि खूळ रावणनु । सुडिसुडि बालव सुत्तिवसनवनु ।  
ओडेयन मातिगे तडेबडेयिल्लदे । ओडने मुत्तिद्डरु गडिमनेयवरु ॥ १२ ॥

तंदिरुवसनव तंड तंडदलि । ओंदोंदु मूटे ऐंभत्तु कोटियलि ।  
चंददि हरळिन तैलदोळ्हिसि । निंद हनुमनु बालव बेळैसुत ॥ १३ ॥

शालुशकलातियु सालदेयिरलु । बालेर वस्त्रव सेळैदु तारेनलु ।  
बालव निल्लेसि बैकियनिडुतलि । काल मृत्युव केणकिदरल्लि ॥ १४ ॥

कुणिकुणिदाडुत कूगि बोब्बिडुत । इणुकि नोडुत असुररनणकिसुत ।  
झणझण झणरेने बाल गंटैयु । मनदि श्रीरामर पादव नेनेयुत ॥ १५ ॥

मंगळ श्रीरामचंद्र मूरुतिगे । मंगळं सीतादेवि चरणंगळिगे ।  
मंगळवेनुत लंकैय सुट्टु । लंघिसि असुरन गडुके हिडिद ॥ १६ ॥

हत्तितु असुरन गडुमीसेगळु । सुत्तितु होंगे ब्रह्मांड कोटियोळु ।  
चित्तिदिरामरु कोपिसुवरु ऐंदु । चित्तिदि नडेदनु असुरनिद्देडेगे ॥ १७ ॥

## श्री वादिराजयति विरचित सुंदरकांड

सीतेय क्षेमव श्रीरामरिगे हेळि । प्रीतियिं कौट्ट कुरुह करदल्लि ।  
सेतुवे कट्टि चदुरंग बलसह मुत्तितु लंकैय सूरेगैयुतलि ॥ १८ ॥

वेगळवायितु रामर दंडु । मुत्तितु लंकैय कोटेय कंडु ।  
हेगद काखर नुग्गु माडुतिरे । झग्गने पेळ्दरु रावणगंडु ॥ १९ ॥

रावण मोदलाद राक्षसर कौंडु । भावशुद्धदलि विभीषणबाळेंदु ।  
देवि सीतेय नोडगोंडयोध्यदि । देव श्रीरामरु राज्यवाळिदरु ॥ २० ॥

शंखदैत्यन कौंदे शरणु शरणय्य । शंखागिरियलि निंद हनुमंतराय ।  
पंकजाक्ष हयवदन कटाक्षदि । बिंकदि पडेदेयो अजपदवियनु ॥ २१ ॥